

कमलामाई नगरपालिका विकास समिति ऐन, २०७६

प्रस्तावना: कमलामाई नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण सम्पदा र पर्यटक स्थलहरूको सरक्षण तथा विकास गर्न योजना र विकास कार्यहरूलाई शीघ्र प्रभावकारी ढगले कार्यान्वयन गर्दै त्यसको उचित व्यवस्था गर्न आवश्यक देखिएकोले कमलामाई नगरपालिकाको नगर सभाले यो ऐन तर्जुमा गरी जारी गरेको छ ।

१. सक्षिप्त नाम प्रारम्भ: यस ऐनको नाम कमलामाई नगरपालिका विकास समिति ऐन, २०७६ रहेको छ ।
२. परिभाषा: विषय वा प्रसगले अर्को अर्थ नलागेमा
क . समिति भन्नाले: दफा (३) अन्तर्गत गठन गरिएको समिति सम्झनु पर्छ ।
ख. विदेशी एजेन्सी भन्नाले: कुनै विदेशी राष्ट्रिय, अन्तर्राष्ट्रिय वा विदेशी सस्था समेतलाई जनाउदछ ।
ग. गठन अदेश भन्नाले: नगरकार्यपालिका द्धारा समिति गठन गर्न सक्ने गरी जारी गरीएको समिति गठन आदेश लाई जनाउदछ ।
घ. नगरपालिका भन्नाले: कमलामाई नगरपालिका लाई जनाउदछ ।
ङ. नगरकार्यपालिका भन्नाले: कमलामाई नगरपालिका नगर कार्यपालिकालाई जनाउदछ ।
- ३ समिति गठन गर्न सक्ने (१) . कमलामाई नगरपालिकाले उचित वा अवश्यक ठहरायमा गठन अदेश द्धारा सोही आदेशमा तोकीए वमोजिमको नगरपालिका भित्रको कुनै विशेष प्रकतिको वा राष्ट्रिय महत्व भन्नाले कुनै विकास योजना वा विकास कार्यलाई कार्यान्वयन गर्नका लागि समिति गठन गर्न सक्ने छ ।
- २ उपदफा (१) अन्तर्गतको प्रत्येक सुचित आदेश द्धारा समितिका काम कर्तव्यहरु तोकिने छन तत्सम्बन्धि अरु बिषयहरुको पनि व्यवस्था हुन सक्ने छ ।
- ३ समितिको गठन प्रक्रीया गठन आदेश मा उल्लेख भए वमोजिम हुने छ पुरातात्विक ऐतिहासीक धार्मिक राष्ट्र महत्वका क्षेत्र सग सम्बन्धित बिषयमा समिति गठन गर्दा पुरात्व विभाग वा सघीय एव प्रदेश सरकारको निर्देशन पुर्णरुपमा पालना गर्ने गरी कार्यविधिहरु समेत तोक्नु पर्ने छ ।
३. पदेन सदस्य वाहेक समितिमा सदस्यहरुको कार्यकाल ४ वर्षको हुने छ । सदस्यहरु पुनः नियुक्ती हुन सक्ने छ ।
४. समितिलाई सस्था मान्ने दफा (३) अन्तर्गत गठन भएको प्रत्येक समित अविछन्न उत्तराधिकार वाला सस्था हुने छ । त्यस समितिको सवै कामको निमित्त एउटै छाप हुने छ र व्यक्ती सरह चल अचल सम्पति लेनदेन गर्ने तथा राख्ने त्यस समितिलाई अधिकार हुने छ । सो समितिले व्यक्ती सरह नालेस गर्न र निजउपर पनि व्यक्ती सरह नालीस उजुर लाग्न सक्ने छ ।

५. समितिको कोष समितिमा एउटा छुट्टै कोष हुने छ ।
२. उपदफा (१) वमोजिमको कोषमा देहाय वमोजिमका खाताहरु रहने छन् ।
 - क. समितिको आफ्नै आम्दानी
 - ख. सघ, प्रदेश वा स्थानीय सरकारवाट प्राप्त रकम अनुदान । सहयोग
 - ग. कुनै गैरसरकारी सघ, सस्था वा व्यक्तीले प्रदान गरेको रकम । सहयोग
 - घ. कुनै विदेशी एजेन्सी वा दात्री निकायवाट प्राप्त कार्यक्रम सहयोग रकम
३. समिति गठन वा निमित्त तोकीएको गठन आदेशमा उल्लेख भएका काम सग कार्यक्रमहरु । क्रियाकलाप हरु कार्यान्वयन गर्नको निमित्त समितिको कोषको उपयोग गरिन्छ ।
४. समितिले नगरपालिकावाट स्वीकृत गठन आदेश एव नियमावलीको अधिनमा रही तोकिएको कार्यप्रणाली र कार्यक्रमहरु वमोजिम काम गर्ने छ र सोहि वमोजिम हिसाव किताब राख्ने छ । यसका लागी आवश्यक परेमा विनियमावली समेत वनाउन सक्ने छ ।
५. कोषको सचालन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत र लेखा प्रमुख को सयुक्त दस्तखतवाट हुने छ । समितिको छुट्टै लेखा को कर्मचारी भएको अवस्थामा लेखा प्रमुखको रुपमा निजलाई नै तोक्ने गरी व्यवस्था मिलाउनु पर्ने छ ।
६. कोषको लेखा परिक्षण नगरपालिको लेखा परिक्षण सरह हुने छ ।
७. प्रशासनिक खर्चको हद नगरपालिकावाट तोकिए वमोजिम हुने छ ।
८. समितिका कर्मचारीहरु: (१) समितिका कामहरु सुचारुरूपले सचालन गर्नका लागि नगर सभाले स्वीकृत गरेको दरवन्दी भित्र रहि समितिले कर्मचारीहरु नियुक्त गर्न सक्ने छ । यसरी दरवन्दी तोक्दा समितिको आन्तरिक श्रोतवाट प्राप्त हुने आम्दानिले धान्न सक्न क्षमतालाई समेत विश्लेषण गर्नु पर्ने छ ।
- २ . कर्मचारी नियुक्ती गर्दा नगरपालिकाको कर्मचारी नियुक्ती सम्बन्धि प्रक्रीया कार्यविधी तथा प्रादेशिक लोक सेवा आयोग वाट स्वीकृत सिद्धान्त एव तरिकाहरु अनुसार वाहेक अरु कुनै तरिका वाट कुनै व्यक्ति लाई नियुक्ती दिईने छैन ।
३. समितिलाई आवश्यक भएको अवस्थामा नगरपालिकाका कर्मचारीहरुको सेवा लिल सकिने छ । सो को लागि समितिले थप प्रोत्साहान सुविधा प्रदान गर्न सक्ने छ । तर त्यसरी खटिएको कारणवाट तीनको साविकको नोकरीको शर्तहरुमा कुनै असर पर्ने छैन ।
९. आन्तरिक श्रोत व्यवस्थापन सम्बन्धि: (१) कुनै ऐतिहासिक पुरातात्विक धार्मिक सास्कृतिक वा पर्यटन क्षेत्र सग वा राष्ट्रयी महत्वको विषय सग सम्बन्धित समिति गठन भई प्रवेश शुल्क दस्तुर वा भाडा उठाउन सक्ने छ । त्यसरी उठेको रकम समितिको आफ्नै खातामा जम्मा गर्नु पर्ने छ ।

१०. आदेश । नियम जारी गर्ने नगरपालिकाको अधिकार: समितिको काम कारवाही विषयमा नगरपालिकाले समय, समयमा नियम वा आदेश जारी गर्न सक्ने छ र त्यस्ता नियम वा आदेशहरू पालना गर्ने त्यस समितिको कर्तव्य हुने छ ।

११.समितिको गठन: (१) यस ऐन बमोजिम को गठन आदेश द्वारा गठित समितिको काम कारवाहीले नेपाल सरकार नगरपालिका वा सम्बन्धित समितिलाई अपुरणिय क्षती हुन जाने भन्ने नगर कार्यपालिकालाई लागेमा वा समितिले कार्यान्वयन गर्न लागेको कुनै विकास योजना वा विकास कार्य नगरपालिका वा नेपाल सरकारले नै पुर्ण रुपमा सचालन गर्न सक्छ वा त्यसको काम पुरा भै सकेको छ भन्ने नगरपालिका लाई लागेमा नगर कार्यपालिकाले निर्णय गरी समितिलाई विघटन गरी गर्न सक्ने छ । त्यसरी विघटन भएको कुरा राजपत्रमा समेत प्रकाशन गरी जानकारी मा ल्याउनु पर्ने छ ।

२. समिति विघटन भएको खण्डमा:

क. समितिको सबै हक जायजात र ऋण नगरपालिकाको हुने छ ।

ख. समितिसग लिएका सबै ठेक्काहरू नगरपालिकासग लिईएका मानिने छन ।

१२. मध्यस्थाद्वारा विवादको समाधान गर्ने: (१) समितिसग भएको कुनै सम्झौता र त्यसलाई कार्यान्विन गर्ने कुराका सम्बन्धमा विवाद उत्पन्न भएमा विवाद समाधानको लागि मध्यस्थ समक्षा पठाउनु पर्ने गरी सो समझौतामा ब्ववस्था भएकोमा सोही सम्झौता अनुसार विवाद समाधान हुने छ ।

२ विवाद समाधानको लागि उपदफा (१) अन्तर्गत मध्यस्थ समक्षा पठाइएको विवादको सम्बन्धमा साक्षी प्रमाण बुझने साक्षीहरूलाई उपस्थिति गराउने र लिखतहरू पेश गराउने अधिकार निजलाई हुने छ ।

३ मध्यस्थको निर्णय अन्तिम हुने छ र दुबै पक्षहरू उपर मान्य हुने छ ।

तर मर्का पर्ने पक्षको प्रचलित कानुन बमोजिम तोकिएको अदालतमा पुनरावेदन दिन यस उप दफाले बाधा **पुराएको** मानिने छैन ।

४. मध्यस्थ द्वारा भएको निर्णलाई प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्ने छ ।

१३. नियम बनाउन सक्ने: यस दफाको उद्देश्य कार्यान्विन गर्न नगरपालिकाले नियम बनाउन सक्ने छ ।

